

बडिगाड गाउँपालिकाले चालु आर्थिक बर्षको दोश्रो चौमासिक सम्म सम्पादन गरेका मुख्य मुख्य कार्यहरु बारेको संक्षिप्त जानकारी

पुनः बजेट तर्फ कतिपय ठाँउमा रु. हजारमा उल्लेख गरिएको छ । कुनै त्रुटीहरु देखिएमा सुचित गरिदिनुहुन अनुरोध छ । यद्यपी शुद्ध होस भन्ने हाम्रो अधिकतम प्रयास रहेको छ । सुझावहरुको लागी badigadruralmunicipality@gmail.com वा pdpcs@hotmail.com वा ९८५७६७६४४४ वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

प्रस्तुतकर्ता:
प्रदिपचन्द्र सुबेदी
प्रमुख प्रशासकीय अधिकृत
बडिगाड गाउँपालिका, ग्वालीचौर, बागलुङ

नेपाल भित्रको नेपाल भनेर चिनिने जिल्ला बागलुङ हो । यो जिल्लाको मध्य भागमा रहेको सबैभन्दा ठूलो गाउँपालिका बडिगाड हो । यस गाउँपालिकाको पूर्वमा गल्कोट नगरपालिका; पश्चिममा निसीखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिका र प्युठान जिल्ला; उत्तरमा गल्कोट नगरपालिका र ताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लाका मुसिकोट नगरपालिका तथा मालिका गाउँपालिकाहरु पर्दछन् । यस गापाको सबैभन्दा होचो भाग समुद्री सतहबाट करिब ७ सय ३२ मिटरदेखि सबैभन्दा अग्लो भाग ३४ सय ४२ मिटरसम्म उचाइमा रहेको छ । यसको कुल क्षेत्रफल समग्रमा १७८.६७ वर्ग कि.मी. रहेको छ ।

२०७२ सालको नेपालको संविधानले व्यवस्था गरे बमोजिम यस गाउँपालिकाको स्थापना वि.स. २०७३ फाल्गुण २७ गतेको राजपत्रमा प्रकाशित सुचना बमोजिम भएको थियो । गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक बडिगाड गाउँपालिका साविकका ७ गा.वि.स हरू (दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालिचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ) मिलेर १० वटा वडाको एउटा गाउँपालिका बनेको छ । यस गाउँपालिकाको कूल जनसंख्या ३०,९०६ रहेको छ । हाल यस गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविसको खार बजार भन्ने स्थानमा राखिएको छ ।

अव, म आर्थिक बर्ष २०७४/७५ को यथार्थ र चालु आर्थिक बर्षको प्रस्तावित आय र व्यय बारे जानकारी प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

शीर्षक	आ.व. २०७४/७५ को प्रस्तावित अनुमान	आ.व. २०७४/७५ को सँसोधित अनुमान	आ.व. २०७४/७५ को यथार्थ	आ.व. २०७५/७६ को अनुमान	आ.व. २०७५/७६ को सँसोधित अनुमान
आय:	३९३२६६.०००	४२२३९५.२३७	४०७४५१.९३८	४०९८१५.०००	४७४१८४.२०३
राजस्व:	६३१५.०००	११२१३.२३७	१०८५७.९०८	१०७५७३.०००	१२६४८५.२०३
आन्तरिक राजस्व	६३१५.०००	६३१५.०००	५९५९.६७१	६४००.०००	६४००.०००

राजस्व बाँडफाँडबाट प्राप्त रकम	०.०००	०.०००	०.०००	८११७३.०००	८११७३.०००
अन्य आय	०.०००	४८९८.२३७	४८९८.२३७	२००००.०००	३८९१२.२०३०
अन्तर सरकारी वित्तीय हस्तान्तरण	३८६९५१.०००	४१११८२.०००	३९१९२६.८९७	२९४२४२.०००	३४७६९९.०००
नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान	२०४२८६.०००	२०४२८६.०००	२०४२८६.०००	१०११००.०००	१०११००.०००
प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान	०.०००	०.०००	०.०००	११७४२.०००	११७४२.०००
अन्तर स्थानीय तहबाट प्राप्त	०.०००	०.०००	०.०००	०.०००	०.०००
सामाजिक सुरक्षा	५५०००.०००	६०४१७.०००	५०२३५.६८०	०.०००	५३४५७.०००
शसर्त अनुदान	१२७६६५.०००	१४६४७९.०००	१३७४०५.२१७	१८१४००.०००	१८१४००.०००
जनसहभागिता:	०.०००	०.०००	०.०००	०.०००	०.०००
नगद सहभागिता	०.०००	०.०००	०.०००	०.०००	०.०००
श्रम तथा वस्तुगत सहायता	०.०००	०.०००	०.०००	०.०००	०.०००
अन्य	०.०००	०.०००	४६६६.३३३	०.०००	०.०००
सामुदायिक स्वास्थ्य एकाई	०.०००	०.०००	१३४०.०००	०.०००	०.०००
गरिवसँग विश्वेश्वर कार्यक्रम	०.०००	०.०००	४२९.०००	०.०००	०.०००
पश्चिम नेपाल खानेपानी तथा सरसफाई कार्यक्रम	०.०००	०.०००	१४००.०००	०.०००	०.०००
स्थानीय शासन तथा सा.वि.का चालु	०.०००	०.०००	८९७.३३३	०.०००	०.०००
स्थानीय शासन तथा सा.वि.का पुर्जागत	०.०००	०.०००	६००.०००	०.०००	०.०००
व्यय:	३९३२६६.०००	४२३५१३.४१७	३६८५३८.९३५	४०१८१४.७५३	४६१२७१.०००
चालु खर्च	३७३४०.०००	३८४५८.१८०	२४८८६.६२८	५९८८९.०००	६३४६४.०००
पूँजिगत खर्च	१७३२६१.०००	१७८१५९.२३७	१५१७१०.११०	१६०५२५.७५३	१६२९५०.०००
सशर्त अनुदान तर्फ	१२७६६५.०००	१४६४७९.०००	१३७४०५.२१७	१८१४००.०००	१८१४००.०००
सामाजिक सुरक्षा	५५०००.०००	६०४१७.०००	५०२३५.६८०	०.०००	५३४५७.०००
सामुदायिक स्वास्थ्य एकाई	०.०००	०.०००	९७४.९६७	०.०००	०.०००
गरिवसँग विश्वेश्वर कार्यक्रम	०.०००	०.०००	४२९.०००	०.०००	०.०००
पश्चिम नेपाल खानेपानी तथा सरसफाई कार्यक्रम	०.०००	०.०००	१४००.०००	०.०००	०.०००
स्थानीय शासन तथा सा.वि.का चालु	०.०००	०.०००	८९७.३३३	०.०००	०.०००

स्थानीय शासन तथा सा.वि.का पुर्जागत	०.०००	०.०००	६००.०००	०.०००	०.०००
जनसहभागिता (बस्तुगत र नगद)	०.०००	०.०००	०.०००	०.०००	०.०००
बजेट बचत (+)/न्यून (-)	०.०००	-१११८.१८०	३८९१२.२०३	०.२४७	१२९१३.२०३
वित्तीय व्यवस्था	०.०००	०.०००	०.०००	०.०००	०.०००
खुद ऋण लगानी	०.०००	०.०००	०.०००	०.०००	०.०००
ऋण लगानी (-)	०.०००	०.०००	०.०००	०.०००	०.०००
ऋण लगानीको सावौं फिर्ता प्राप्ति (+)	०.०००	०.०००	०.०००	०.०००	०.०००
खुद शेयर लगानी	०.०००	०.०००	०.०००	०.०००	०.०००
शेयर लगानी (-)	०.०००	०.०००	०.०००	०.०००	०.०००
शेयर बिक्रीबाट लगानी फिर्ता प्राप्ति (+)	०.०००	०.०००	०.०००	०.०००	०.०००
खुद ऋण प्राप्ति	०.०००	०.०००	०.०००	०.०००	०.०००
ऋणको साँवा भुक्तानी (-)	०.०००	०.०००	०.०००	०.०००	०.०००
ऋण प्राप्ति (+)	०.०००	०.०००	०.०००	०.०००	०.०००
अन्तिम बजेट बचत (+)/न्यून (-)	०.०००	-१११८.१८०	३८९१२.२०३	०.२४७	१२९१३.२०३

अव म गत आर्थिक बर्ष २०७४/७५ को वार्षिक शिर्षकगत खर्च प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

शीर्षक	आ.व. २०७४/७५ को अनुमान	आ.व. २०७४/७५ को संसोधित अनुमान	आ.व. २०७४/७५ को यथार्थ
चालु खर्च	३७३४००००	३८४५८१८०	२३४०३३५३
21111 पारिश्रमिक कर्मचारी	९७३५५००	५५०००००	३२४७४४७
21121 पोसाक	२०२५००	२०२५००	६००००
21131 स्थानीय भत्ता	२६९६४०	२६९६४०	९३१३३
21132 महंगी भत्ता	३२४०००	३२४०००	१०६०००
21139 अन्य भत्ता	५००००००	५००००००	४९५७५००

22111	पानी तथा बिजुली	३०००००	३०००००	१२००
22112	संचार महसुल	७०००००	७०००००	५१२४०४
22212	इन्धन (कार्यालय प्रयोजन)	६५००००	६५००००	२५३५५
22214	व्रीमा तथा नवीकरण खर्च	१५००००	१५००००	५८२३
22221	मेशीनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१७६००००	१७६००००	२५६००
22231	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१२०००००	१२०००००	९५१३७३
22311	मसलन्द तथा कार्यालय सामग्री	२००००००	२००००००	२००००००
22313	पुस्तक तथा सामग्री खर्च	१५००००	१५००००	१४८१८१
22314	इन्धन - अन्य प्रयोजन	६४००००	६४००००	७५५०
22411	सेवा र परामर्श	५००००००	५००००००	१७१८८००
22419	अन्य सेवा शुल्क	२३३७१२०	२३३७१२०	१३०८६९१
22611	अनुगमन तथा मुल्याङ्कन खर्च	२५०००००	२५०००००	१७९०६००
22612	भ्रमण खर्च	५०००००	४७३५५००	२२३०८२५
22711	विविध खर्च	१९७१२४०	१९७१२४०	१७३३३९१
27212	उद्धार, राहत तथा पुनर्स्थापना खर्च	०	१११८१८०	१११८१८०
28142	घर भाडा	१४४००००	१४४००००	९४२३००
28149	अन्य भाडा	४२००००	४२००००	४१९०००
सूजिगत खर्च		१७३२६१०००	१७३२६१०००	१५१७१०११०
१	फर्निचर एण्ड फिक्चर्स	२५०००००	२५०००००	१६२५६८८
२	सवारी साधन	८१००००	८१००००	६३३७००
३	मेशिनरी औजार	२००००००	२००००००	१८५४०९९
४	सार्वजनिक निर्माण	१६७९५१०००	१६७९५१०००	१४७५९६६२३

अव म चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्मको व्ययको यथार्थ जानकारी प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

चालु तर्फः

खर्च र वित्तिय शिर्षक	फागून महिना सम्मको खर्च तथा निकास
पारिश्रमिक कर्मचारी	3984417.00
पारिश्रमिक पदाधिकारी	3447000.00
स्थानीय भत्ता	113357.00
महंगी भत्ता	236666.00
पानी तथा बिजुली	2810.00

संचार महसुल	163428.00
इन्धन (कार्यालय प्रयोजन)	6885.00
सवारी साधन मर्मत खर्च	78775.00
मसलन्द तथा कार्यालय सामाग्री	1701356.00
पुस्तक तथा सामाग्री खर्च	21295.00
पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	257817.00
सेवा र परामर्श	2245991.00
सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	626123.00
करार सेवा शुल्क	1288312.00
कार्यक्रम खर्च	449050.00
अनुगमन तथा मुल्याङ्कन खर्च	1507045.00
भ्रमण खर्च	44090.00
विविध खर्च	605161.00
अन्य सहायता	50000.00
उद्धार, राहत तथा पुनर्स्थापना खर्च	390000.00
औषधी खरिद खर्च	1026675.00
अन्य सामाजिक सहायता	26000.00
घर भाडा	441200.00
सवारी साधन तथा मेशिनरी औजार भाडा	879400.00
अन्य भाडा	15000.00
	19607853.00

यसैगरी,

शाखागत विवरण	कुल बजेट	2075 दोस्रो चौमासिक सम्मको खर्च
पुजीगत	166,636,000.00	48,779,722.00
कृषि / पशु	3,061,000.00	1,042,650.00
शिक्षा	155,121,000.00	86,879,213.00

महिला विकास	1,125,000.00	145,500.00
स्वास्थ्य	20,798,000.00	11,180,850.00
सामाजिक सुरक्षा	54,357,000.00	18,568,400.00
झोलुङ्गे पुल	6,200,000.00	1,317,839.00
गरिवसंग विश्वेश्वर	568,000.00	78,000.00
स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम	7,900,000.00	-

आन्तरिक आय तर्फः

सि.नं.	विवरण	रकम	कैफियत
1	गाउँपालिका कार्यालय	992535.00	चैत्र 12 गते सम्मको
2	पटके कर	97100.00	चैत्र 12 गते सम्मको
3	1 नं. वडा कार्यालय	29950.00	चैत्र 12 गते सम्मको
4	2 नं. वडा कार्यालय	143558.00	चैत्र 12 गते सम्मको
5	3 नं. वडा कार्यालय	0.00	चैत्र 12 गते सम्मको
6	4 नं. वडा कार्यालय	26800.00	चैत्र 12 गते सम्मको
7	5 नं. वडा कार्यालय	150150.00	चैत्र 12 गते सम्मको
8	6 नं. वडा कार्यालय	46640.00	चैत्र 12 गते सम्मको
9	7 नं. वडा कार्यालय	47605.00	चैत्र 12 गते सम्मको
10	8 नं. वडा कार्यालय	59900.00	चैत्र 12 गते सम्मको
11	9 नं. वडा कार्यालय	35400.00	चैत्र 12 गते सम्मको
12	10 नं. वडा कार्यालय	6000.00	चैत्र 12 गते सम्मको
	कुल जम्मा रु.	1,635,638.00	

यस पश्चात, अब म बडिगाड गाउँपालिकाका मुख्य मुख्य गतिविधिहरू बारेको जानकारी प्रस्तुत गर्ने अनुमती चाहन्छु.

सार्वजनिक सेवा प्रवाह, संस्थागत विकास तथा क्षमता विकास तर्फः

- नयां स्थापना भएको गाउँपालिकालाई संस्थागत रूपमा क्षमता वृद्धि गर्न कार्यालयको भौतिक ब्यबस्थापन र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई थप प्रभावकारी र सरल बनाउन सबै वडा कार्यालयहरूको स्थापना गरी प्रविधिमैत्री बनाईएको छ । कार्यालय तथा वडा तर्फ कर्मचारीहरूको अपर्याप्तताले कार्यसंचालन गर्न केही कठिनाई भएको छ । स्वास्थ्य सेवाका कर्मचारीहरूलाई वडा सचिवको जिम्मेवारी दिई जनताको आधारभुत हक प्राप्तीको

अधिकारलाई थप सहज बनाईएको छ । गाउँपालिकाको सँगठन, दरबन्दी र पदपुर्तीको अवस्था यसप्रकार रहेको छ ।

सि.न.	पद	तह	सेवा समुह	स्वीकृत दरबन्दी	पदपुर्ती	रिक्त	कैफियत
गाँउ कार्यपालिकाको कार्यालय तर्फ							
१	प्रमुख प्रशासकीय अधिकृत	८ औं	प्रशासन/सामान्य प्रशासन	१	१	०	
२	इन्जिनियर	७/८ औं	इन्जि/सिभिल	१	०	१	
३	अधिकृत	७/८ औं	शिक्षा/शि.प्र.	१	१	०	
४	अधिकृत	७/८ औं	प्रशासन/लेखा	१	०	१	
५	अधिकृत	६ औं	प्रशासन/सामान्य प्रशासन	१	१	०	
६	आन्तरिक ले.प.	५ औं	प्रशासन/लेखा	१	०	१	
७	सहायक	५ औं	प्रशासन/सामान्य प्रशासन	१	०	१	
८	कम्प्युटर अपरेटर	५ औं	विविध	१	०	१	
९	लेखा सहायक	५ औं	प्रशासन/लेखा	१	१	०	
१०	प्रा.स.	५ औं	शिक्षा/शि.प्र.	१	०	१	
११	हे.अ.	५/६ औं	स्वास्थ्य/हे.ई	१	०	१	
१२	सब.इन्जिनियर	५ औं	इन्जि/सिभिल	१	१	०	
१३	अ.स.इन्जिनियर	चौथो	इन्जि/सिभिल	१	०	१	
१४	स.महिला विकास निरीक्षक	चौथो	विविध	१	०	१	
१५	खा.पा.स.टे.	४/५ औं	इन्जि/सिभिल/स्यानिटरी	१	०	१	
कार्यालयतर्फ जम्मा				१९	५	१४	
वडा कार्यालय तर्फ							
१	सहायक	५ औं	प्रशासन/सामान्य प्रशासन	४	२	२	
२	सब.इन्जिनियर	५ औं	इन्जि/सिभिल	४	१	३	
३	सहायक	चौथो	प्रशासन/सामान्य प्रशासन	६	५	१	
४	अ.स.इन्जिनियर	चौथो	इन्जिनियर/सिभिल	६	०	६	
वडा कार्यालय तर्फ जम्मा				२०	८	१२	

यसरी हर्दा कुल दरबन्दी ३९, मध्ये १३ पदपुर्ती भई २६ पद रिक्त देखिन्छ । समायोजनको पत्र प्राप्ति पछि कर्मचारी धेरै रिक्त हुने अवस्था छ ।

- सुशासन वित्तिय पारदर्शीता र सार्वजनिक उत्तरदायित्व पालना गर्नको लागि गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्न शुरुवात गरेको छ । प्रत्येक चौमासिकको यथार्थ आय र खर्चको विवरण कार्यपालिकामा प्रस्तुत गर्ने कार्यको शुरुवात भएको छ । जनताको सुचनाको हकलाई प्रत्याभुत गर्नको लागि गाउँपालिका प्रतिबद्ध रहेको छ ।
- गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक लगायतको क्षमता विकासको लागि विभिन्न अभिमुखिकरणहरू संचालन भएका छन् । न्यायीक समितिको क्षमता विकासको लागि सँघीय मामिला मन्त्रालय, जिल्ला समन्वय समिति लगायतको सहयोगमा तालिम तथा अभिमुखिकरण कार्यक्रमहरू संचालन भएका छन् । साथै यसै वर्ष जनप्रतिनिधिहरूको लागि वार्षिक बजेट तथा योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण संचालन हुदैछ ।
- गाउँ कार्यपालिकाको काममा सहयोग गर्न र विषयगत विशिष्टिकरणको लागि विभिन्न ६ वटा विषयगत समितिहरू गठन गरिएको छ । समितिहरूले विषयगत छलफल गरी कार्यपालिकालाई राय उपलब्ध गराउने कार्य गर्दैछन् । ति समितिहरू- सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, पुर्वाधार विकास समिति, विधेयक समिति, आर्थिक विकास समिति, बन, वातावरण तथा विपद व्यवस्थापन समिति हुन ।

५. बडिगाड गाउँपालिकाको को सबै क्षेत्रहरूको जानकारी बस्तुगत रूपमा सँकलन गरी त्यसैको आधारमा बजेटको बाँडफाँड र लक्षित कार्यक्रम सँचालन गर्न विस्तृत बस्तुगत विवरण निर्माण गरिएको छ ।
६. गाउँपालिकाका सबै गतिविधिहरू जनताको हत्केलामा पुर्याउन "बडिगाड गाउँपालिका" को एन्ड्रोईड मोवाइल एप्स तयार गरिएको छ । त्यसैगरी जनताको सुचनाको हक सुनिश्चित गर्नको गाउँपालिकाको आफ्नै वेबसाईट www.badigadmun.gov.np सँचालनमा ल्याईएको छ ।
७. गाउँपालिकाको नाममा ८ रोपनी ५ आना ३ पैसा जग्गा प्राप्ति गरिएको छ । त्यसै गरी ७५ लाख १३ हजार ४ सय ४४ रुपैया बराबरको खर्च भएर नजाने जिन्सी सामाग्री गाँउपालिकाको आम्दानी खातामा दाखिला भएको छ ।
८. हालसम्म गाँउ कार्यपालिकाका ४४ वटा बैठक सम्पन्न गरिएको छ भने ४ वटा गाउँसभा सम्पन्न भएका छन् ।
९. स्थानीय सेवाको व्यवस्थापनको लागी सुचनाप्रविधिको प्रयोगलाई अधिकतम महत्व दिईएको छ ।
१०. आधारभुत तत्याङ्क सँकलन र व्यवस्थापन तथा पञ्जीकरण व्यवस्थापनलाई Digitalization गर्नको लागी पुर्वाधार विकास गरिएको छ ।
११. वडा कार्यालयका गतिविधिहरू:

सि.न.	वडा नं.	जन्मदर्ता	मृत्युदर्ता	विवाह दर्ता	सम्बन्ध विच्छेद	बसाईसराई	नागरिकता सिफारिस	अन्य सिफारिस	अन्य
१	१	९८	२५	४२	२	१८	८३	१७४	
२	२	७६	१५	२०	१	१०	६८	२९३	
३	३								
४	४								
५	५								
६	६	८३	९	११	१	४	५७	१२९	
७	७	२१६	२९	४०	२	७	७८	१४५	
८	८	७९	१५	२६	०	४	६६	०	
९	९					१०९		४५	
१०	१०	१३६	१७	२६	०	०	४४	२२	

सामाजिक विकास तर्फ:

१२. बडिगाड गाउँपालिका क्षेत्रमा सामुदायिक विद्यालय ६५, सँस्थागत विद्यालय ३, बालविकास केन्द्र ५१ सामुदायिक सिकाई केन्द्र १ गरी कुल १२० वटा शैक्षिक प्रतिष्ठानहरू रहेका छन् । चालु आर्थिक वर्ष भित्रै बडिगाड गाउँपालिकाको शिक्षा योजना निर्माणको काम द्रुततर गतीमा चलिरहेको छ । शिक्षा तर्फ सशर्त र वित्तिय समानीकरण गरी १५ करोड ८७ लाख २१ हजार रुपैया विनियोजन भएको छ । विभिन्न शिर्षकगत रूपमा निकासको काम निरन्तर भै रहेको छ । त्यसैगरी ३ पटक प्रअ बैठक सम्पन्न गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, परिक्षा सँचालन लगायतका विषयहरूमा छलफल भएको छ भने गाउँपालिका शिक्षा समितिको बैठक ३ पटक बसी विषय विज्ञहरूको छनौट, शसर्त तर्फका कार्यक्रमहरू सँचालन गर्नको लागी विद्यालय छनौट लगायतका विषयहरूमा छलफल भएको छ । त्यसैगरी गाँउपालिका स्तरीय परिक्षा सम्पन्न गरिएको छ ।

१३. स्वास्थ्य तर्फको कुल बजेट २ करोड ३२ लाख ९८ हजार विनियोजन भएको छ । जसमध्ये २५ लाखको कार्यक्रम स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ भने बाँकी शसर्त तरफको बजेट सम्बन्धित शर्त बमोजिम कार्यान्वयन भै रहेको छ ।
१४. लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धमा बडिगाड गाउँपालिकाले विभिन्न लक्षित कार्यक्रमहरू संचालन गरिरहेको छ । जसमध्ये जनजाती लक्षित रु २५ लाख, दलित लक्षित रु १२ लाख, अल्पसंख्यक लक्षित रु ५ लाख, अपाङ्ग लक्षित रु ५ लाख, मुस्लिम लक्षित रु २ लाख, जेष्ठनागरिक लक्षित रु ५ लाख, महिला तथा बालबालिका लक्षित रु ३० लाख, युवा लक्षित रु १५ लाख विनियोजन भएको छ । जसमध्ये अपाङ्ग लक्षित र अल्पसंख्यक लक्षित बाहेक सबै कार्यक्रमहरूको सम्झौता सम्पन्न भई कार्यान्वयनको चरणमा रहेको छ । त्यसै गरी शसर्त तर्फ ११ लाख २५ हजार रुपैया विनियोजन भएको छ । जसको चौमासिक रुपमा कार्यक्रम तयार भै कार्यान्वयनको चरणमा छ ।
१५. नेपाल स्वास्थ्यका लागि खानेपानी (NEWAH) सँगको सहकार्यमा बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा ४ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । भने विभिन्न गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा गाउँपालिकाले कार्यक्रमहरू संचालन गरिरहेको छ ।
१६. सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन बैकिङ प्रणालीमा आवद्ध गर्दै लिएको छ । हाल गाउँपालिकाबाट सामाजिक सुरक्षा पाउने लाभग्राहीहरू ३६१५ जना रहेका छन् । तेश्रो चौमासिक देखी पुर्ण रुपमा बैङ्किङ प्रणालीमा आवद्ध गरिनेछ ।
१७. गाउँपालिकालाई सामाजिक विकृती, विसङ्गती तथा कुरीति मुक्त बनाउन अभियानकै रुपमा कार्यक्रम शुरु गरिएको छ ।

पूर्वाधार विकास तर्फ:

१८. चालु आर्थिक बर्षका वडागत योजनाहरू (जसमा पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास लगायतका सबै योजनाहरू समावेश छन्)हरूको कार्यान्वयनको अवस्था निम्नानुसार रहेको छ ।

सि.न.	वडा	योजनाको संख्या	सम्झौता भएका	पेशकी लगेका	फरफारक भएका	कैफियत
१	१	३४	३४	६	८	
२	२	३७	३६	४	८	
३	३	२०	१९	७	०	
४	४	२४	२४	४	५	
५	५	४३	३७	६	१४	
६	६	१९	१६	१	०	
७	७	२६	२५	५	५	
८	८	२०	१७	७	१	
९	९	२५	२१	४	४	
१०	१०	१७	१६	७	०	
पालिका	-	३९	३९	१४	४	

जम्मा	-	३०४	२८४	६५	४९	
करिव ५० प्रतिशत योजनाहरू फरफारकको लागी तयारी अवस्थामा रहेका ।						

१९. रणसिंहकिटेनीको कोपेनाघाट, शिसाखानीको छिचिन्नापोखरी र ज्योतीघाटमा यसै वर्ष सम्पन्न गर्ने गरी झोलुङ्गे पुल को निर्माण कार्य सुरु भएको छ ।
२०. करुणा चमेरे गुफा, कभर्ड हल, केशव पोखरी तथा भ्यु टावर निर्माण, प्रस्तावित भानु क्याम्पस, थानापति मन्दिर लगायत ७ वटा प्रमुख आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन तयारी सकिएको छ ।
२१. दुईकोठे भवन ३ वटा स्कुलमा निर्माण कार्य शुरुवात भएको छ । (भिमिगिठे मावि, बनस्पति मावि र कन्चनापुर प्रावि)
२२. अल्पकालीन तथा दीर्घकालीन नीति, योजना र कार्यक्रमलाई प्रभावकारी बनाउनको लागी बडिगाड गाउँपालिकाको पञ्चवर्षिय आवधिक योजनाको तर्जुमा गर्नको लागी तयारी गरिएको छ ।
२३. निजी आवास पुनर्निर्माण अनुदान पाउने कुल लाभग्राही संख्या १४७ रहेकोमा हालसम्म १३३ जनाले सम्झौता गरिसकेका छन् भने १४ जना सम्झौता नभएको अवस्था छ । जसमध्ये १३३ जनाले प्रथम किस्ता, ३६ जनाले दोश्रो किस्ता र २९ जनाले तेश्रो किस्ता प्राप्त गरिसकेको अवस्था छ । पुन सर्वेक्षण र छुटको सन्दर्भमा लगतै काम शुरु हुनेछ ।
२४. बडिगाडको पर्यटनको प्रचुर सँभावनालाई मध्यनजर गरी पर्यटन पुर्वाधार निर्माणको लागी प्रदेश र सँघमा अनुरोध गरी पठाईएको छ ।
२५. रणसिंहकिटेनीमा फलामखानी, सिसाखानीमा सिसाखानी र दर्लिङको ढुङ्गाखानीको विकासको लागी गण्डकी प्रदेश, उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्रालयमा लेखि पठाईएको छ ।
२६. खानेपानी तथा सरसफाई, सडक तथा भौतिक योजना र पुर्वाधार विकास सम्बन्धी कानुनी आधार तय गरिएको छ । स्थानीय, ग्रामिण तथा कृषी सडक, झोलुङ्गे पुल, पुलेसा, सिँचाई, तटबन्धनको निर्माण, मर्मतसम्भार र नियमन गरिएको छ ।
२७. २४९ फलामे पोल खरिद गरी वितरण गरिएको छ । जसले काठेपोलको विस्थापनको लागी नेपाल सरकारको योजनामा सहयोग पुर्‍याएको छ ।
२८. बस्ती विकास, शहरी योजना र भवन निर्माण सम्बन्धी कार्यलाई अनुगमन, नियमन र ब्यबस्थापन गर्नको लागी कानुनी आधार तयार गरिएको छ । नक्सा पाशको कार्यलाई २०७६ बैशाख १ गते देखी अनिवार्य बनाउनको लागी सबै तयारी गरिसकिएको छ ।

कानुन तथा कार्यविधि निर्माण तर्फ:

२९. बडिगाड गाउँपालिकाको गाउँसभा र कार्यपालिकाद्वारा आफ्नो अधिकार क्षेत्रभित्रका विषयहरूमा जम्मा ३१ वटा कानुनहरू निर्माण गरिएको छ । जसमा-
 - ऐनहरू: १३ वटा
 - नियमावलीहरू: ३ वटा
 - कार्यविधिहरू: १३ वटा
 - निर्देशिकाहरू: २ वटा रहेका छन् ।

ऐनहरु		नियमावलीहरु		कार्यविधिहरु		निर्देशिकाहरु	
दर्ता सँख्या	विवरण	दर्ता सँख्या	विवरण	दर्ता सँख्या	विवरण	दर्ता सँख्या	विवरण
1	सहकारी ऐन, २०७५	1	बडिगाड गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण(कार्यविधि) नियमावली, २०७४	1	बडिगाड गाउँपालिकाको स्थानीय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४	1	बडिगाड गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७५
2	विनियोग ऐन, २०७५	2	गाउँ कार्यपालिका(कार्यविभाजन) नियमावली, २०७४	2	स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७५	2	स्थानीय उर्जा विकास सम्बन्धी निर्देशिका, २०७५
3	आर्थिक ऐन, २०७५	3	गाउँ कार्यपालिका(कार्यसम्पादन) नियमावली, २०७४	3	एफ.एम. रेडियो (व्यवस्थापन तथा संचालन) कार्यविधि, २०७५		
4	बडिगाड गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७४			4	घ बर्गको निर्माण व्यवसायी ईजाजत पत्र दिने सम्बन्धी कार्यविधि, २०७४		
5	बडिगाड गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७५			5	विपद व्यवस्थापन तथा संचालन कार्यविधि, २०७४		
6	कृषी व्यवसाय प्रवर्द्धन ऐन, २०७५			6	बडिगाड गाउँकार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि, २०७४		
7	बडिगाड गाउँपालिकाको न्यायीक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५			7	बडिगाड गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि, २०७४		
8	विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५			8	स्थानीय तहको उपभोक्ता समितिको गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५		

9	शिक्षा ऐन, २०७५			9	बडिगाड गाउँपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५		
10	स्वास्थ्य ऐन, २०७५			10	गाउँसभा संचालन कार्यविधि, २०७४		
11	पुर्वाधार व्यवस्थापन ऐन, २०७५			11	विपद व्यवस्थापन कोष(संचालन) कार्यविधि, २०७५		
१२	बडिगाड गाउँपालिकाको बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड, २०७५			12	कृषी तथा पशु विकास कार्यक्रम संचालन गर्न दिईने अनुदान सम्बन्धी कार्यविधि, २०७५		
१३	कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५			13	अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी कार्यविधि, २०७५		

आर्थिक विकास तर्फ

३०. बजेट तथा स्रोत परिचालन सम्बन्धी नितिगत व्यवस्था तथा राजश्व प्रक्षेपण गर्नको लागि राजश्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, कार्यक्रम समितिको गठन गरिएको छ । जसले क्षेत्रगत रूपमा अध्ययन शुरु गरेको छ ।
३१. आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ देखी अनिवार्य रूपमा सम्पत्ती कर प्रणाली लागु गर्ने गरी गाउँपालिकाले तयारी सुरु गरेको छ ।
३२. कृषि तथा पशु विकास तर्फ बडिगाड गाउँपालिका क्षेत्रमा चालु आर्थिक वर्षमा १५ वटा कृषक समूहहरू गठन गरिएको छ । वडा नं. १, २, ३, ६, ७, ९ र १० मा करिव ८००० भेडाबाखामा पिपिआर विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका ५१ भैंसी, १७ गाई गरी कुल ६८ पशुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ । त्यसैगरी कृत्रिम गर्भाधान तथा नस्र सुधा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कृषी तथा पशु विकास कार्यक्रमलाई थप प्रभावकारी बनाई उत्पादनमुखी बनाउनको लागि कृषी तथा पशुपालनको लागि अनुदान वितरण गर्नको लागि प्रस्तावहरू आव्हान गरिएको छ । त्यको लागि कार्यविधिको तर्जुमा गरिएको छ । यसै गरी ३८ वटा पशुहरूको लागि पशु बन्ध्याकरण सेवा प्रदान गरिएको छ । यसलाई थप घनिभुत बनाउनको लागि **Burdizoo Castrator** खरिद गर्ने प्रक्रिया थालिएको छ । यसैगरी गोबर परिक्षण सेवा, परामर्श सेवा जस्ता सेवाहरू प्रवाह भएका छन् । त्यसैगरी वार्षिक स्वीकृत कार्यक्रम अनुसारका विभिन्न कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेका छन् । शसर्त समेत कुल २ करोड ३० लाख ६१ हजार रुपैया कृषी र पशु विकासको क्षेत्रमा विनियोजन भएको छ ।
३३. नागरिकको आयआर्जन सम्बन्धी कार्यलाई प्राथमिकतामा राखी नर्सरी व्यवस्थापन तालिम, बेमौसमी खेती सम्बन्धी फलफुल खेतीका विरुवा वितरण लगायतका कार्यहरू सम्पन्न भएका छन् ।

३४. गाउँपालिकाको आन्तरीक श्रोतलाई विकास गर्नको लागि नदिजन्य पदार्थ, सवारी पटके कर, व्यवसायकर, मालपोत लगायतका करहरू सँकलनको कार्य भै रहेको छ । साथै राजस्व प्रक्षेपण र प्रबर्द्धनको लागि आन्तरिक तयारी गरिएको छ ।

वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ:

३५. विपद व्यवस्थापनमा परेका मानिसहरूको उद्धार र पुर्नस्थापना गर्न गाउँपालिका प्रतिबद्ध छ । यस वर्ष गाउँपालिका क्षेत्रका २४ जना व्यक्तिहरूलाई रु.३ लाख १९ हजार रुपैया राहत स्वरूप उपलब्ध गराईएको छ । राहत पाउनेहरू मुख्यतः कडा रोग लागेका, आगालागी भई घरवार विहिन भएका प्राकृतिक प्रकोपमा परेका लगायतका छन् । यसैगरी तुरतुरेमा गएको पहिरोको कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सँचालन गर्न बडिगाड ९ तर्फबाट बैकल्पिक मार्ग स्थापनाको लागि रु. ६०००००/- खर्च भएको छ ।
३६. वातावरण संरक्षण तथा हरियाली प्रबर्द्धनको लागि वृक्षारोपण, सरसफाई प्रबर्द्धन लगायतका क्रियाकलापहरू प्राथमिकतामा राखिएको छ ।
३७. फोहोर मैला व्यवस्थापनको लागि ल्याण्डफिल साईट बनाउन जग्गा पहिचान गर्ने कार्य शुरुवात गर्न तयारी गरिएको छ ।
३८. गाउँपालिकाको सौन्दर्यताको संरक्षण तथा विकास को लागि प्रदेश सरकारसँगको सहकार्यमा चमेरे गुफा रहेको ठाँउमा मनोरञ्जन पार्क र उद्यान निर्माण गर्न थालिएको छ ।
३९. वन संरक्षण, सामुदायिक वन संरक्षणको लागि सचेतनामुलक कार्यक्रम सँचालनको तयारी गरिएको छ ।
४०. विपद पूर्व तयारी, विपदको समयमा गर्नुपर्ने कामहरू र विपद पछाडिको व्यवस्थापन सम्बन्धी आन्तरिक तयारी गरी कोष स्थापना गरिएको छ ।

बडिगाड गाउँपालिकाका सँभावनाका क्षेत्रहरू:

४१. बडिगाड गाउँपालिका सम्भावना सम्भावना रहेको गाउँपालिका हो । प्रकृति र संस्कृतिबाट यो क्षेत्र निकै धनी छ । जल, जमिन, जङ्गल, जटिबुटी र पर्यटनका क्षेत्रहरू यो गाउँपालिकाको सम्पति अमूल्य सम्पति हुन् । यस गाउँपालिकामा वन जङ्गलले ढाकेको क्षेत्र प्रसस्त भएको हुँदा पशुपालन गर्न सकिने सम्भावना छ । बडिगाड खोला, लब्धिखोला, गिरिङ्दीखोला, भिमखोला, दर्लिङखोला, इलुखोला, खारखोला लगायतका खोलाहरूबाट विद्युत निकाल्न सकिने सम्भावना प्रसस्त छ । खानेपानीको सहज आपूर्ति गर्न सकिने सम्भावना छ । कृषियोग्य जमिनमा सिंचाईको सुविधा पुऱ्याउन सकेमा, कृषिमा आधुनिकीकरण तथा व्यवसायिकरण गर्नसकेमा यो क्षेत्रका जनतालाई आर्थिक रूपमा सवल बनाउन सकिने सम्भावना छ ।
४२. मौलिक पहिचान बोकेका साँस्कृतिक पक्षलाई प्रवर्द्ध गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नसकिने अवस्था यो गाउँपालिकामा रहेको छ । यस गाउँ पालिकामा कृषि क्षेत्र, जटिबुटी र खानीहरू प्रसस्त मात्रामा भएको हुँदा यसको अनुसन्धान केन्द्र स्थापना गर्नसकिने सम्भावना छ । धान, गहुँ, मकै, कोदो, आलु, भाँगो, कफी, मरिच र अलैचीको पकेट क्षेत्रइलाका घोषणा गरी लगानी पवर्द्धन गर्न सकिने सम्भावना छ । यस गाउँपालिकाका सबै वडाहरूमा माध्यमिक विद्यालय भएको हुँदा शैक्षिक गुणस्तर बढाउन र आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउन प्राविधिक विषय पठनपाठन हुने क्याम्पस स्थापना गर्नसकिने पनि सम्भावना छ । सामुहिक भावना भएका जनताहरूको बसोबास यो क्षेत्रमा रहेको हुँदा विकास निर्माणका क्षेत्रमा सहज रूपमा जनसहभागिता जुटाउन सकिने सम्भावना देखिन्छ । यो गाउँपालिकामा रहेका सम्भावनाका क्षेत्रहरूलाई तपसिलमा उल्लेख गरिएको छ-

क. कृषि तथा पशुपालन

ख. खानी तथा उद्योग

ग. वन: बडिगाड गाउँपालिका ५६.४ प्रतिशत भूभाग वनजंगलले ढाकेको क्षेत्र हो ।

घ. पर्यटन

ड. जलस्रोत

च. प्राविधिक शिक्षा तथा अनुसन्धान केन्द्र रूपमा

४३. र अन्त्यमा, यस सार्वजनिक सुनुवाईले सेवाग्राहीले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउन, नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्न, जवाफदेही संस्कार बसाउन, वित्तिय पारशर्दिता कायम गर्न, सार्वजनिक जवाफदेहिता बढाउन सहयोगी हुनेछ । संस्थागत विकासको लागि सबैले आआफ्नो स्थानबाट सहयोग गरौ । समृद्धिको लागि योगदान दिऔ ।

४४. धन्यवाद ।।

बाँडिगाड गाउँपालिका